



नेपाल इन्स्योरेन्स कम्पनी लि.

कमलादी, काठमाण्डौ

फोन नं.: ४२२९३५३, ४२२८६९०, ४२४५५६५/६८

पो.ब.नं. ३६२३, ईमेल : nic@nepalinsurance.com.np

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची-१४
(नियम २६ को उपनियम -१ संग सम्बन्धित)

आ.व. २०७६/०७७ को दोस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण

(क) त्रैमासिक अवधि सम्मको वासलात, नाफा नोक्सान तथा एकिकृत आय व्यय हिसाब सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

(ख) प्रमुख वित्तीय अनुपातहरु

प्रति शेयर आमदानी	:	रु.	१५.९६
पि.ई. अनुपात	:	रु.	२२.१७
प्रति शेयर नेटवर्थ	:	रु.	१६०.६०
प्रति शेयर कुल सम्पत्तिको मूल्य	:	रु.	३०४.९६

२. व्यवस्थापकीय विश्लेषण

(क) कम्पनीले आ.व. २०७६/०७७ को दोस्रो त्रैमासिकको पौष मसान्त सम्ममा रु.६२ करोड १ लाख ४४ हजार बीमा प्रिमियम आर्जन गर्न सफल भएको छ । त्यसै गरी कम्पनीले संकलित प्रिमियम तथा जगेडा कोषहरुमा रहेको रकमलाई मुद्रा बजारमा परिचालन गरी ब्याज आर्जन गर्न सफल भएको छ ।

(ख) विगतको अनुभवको आधारमा बीमा बजारको धरातल र जोखिमको विश्लेषण, विविधकरण, गुणस्तरिय र व्यवसायको अभिवृद्धि गरी छिटो छरितो रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्ने तथा शाखा विस्तार गर्ने नीतिलाई निरन्तरता दिने रणनीति कम्पनीले लिएको छ । यसबाट वीमितहरुलाई गुणस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण

यस अवधिमा व्यवसायिक कारोवार सम्बन्धी कुनै पनि मुद्दा दायर नभएको ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

त्रैमासिक अवधिको शेयर कारोवार सम्बन्धी विवरण (श्रोत नेपाल स्टक एक्चेन्ज लि. को वेबसाइट www.nepalstock.com)

अधिकतम मूल्य	:	रु.	३५८
न्यूनतम मूल्य	:	रु.	२३५
अन्तिम मूल्य	:	रु.	३३३
कारोवार भएको कूल दिन	:		५९
कारोवार संख्या	:		६३८,२५० कित्ता
कारोवार रकम	:	रु.	१९५,१४३,६००

५. समस्या तथा चुनौती

विगत वर्षहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थ व्यवस्थामा देखिएको आर्थिक शिथिलताका कारण उद्योग, व्यापार वित्तीय क्षेत्र लगायत होटल, यातायात, पर्यटन तथा अन्य क्षेत्रमा परेको प्रतिकूल प्रभावका कारण बीमा व्यवसायमा पनि अपेक्षित प्रगति हुन नसक्नु, देशको राजनैतिक वातावरण र यसको प्रभावले बैंक तथा वित्तीय संस्थाबाट लगानीमा पर्न जाने असर, बीमा व्यवसायमा देखिएको तीव्र प्रतिस्पर्धा, पुनर्वीमा सम्झौताको कार्यान्वयन एवम् औद्योगिक तथा आर्थिक गतिविधिमा आइरहेको शिथिलताले गर्दा बीमा व्यवसायमा समेत प्रभाव पारेको छ । अर्थतन्त्रको मुख्य आधार औद्योगिक क्षेत्रको न्यून वृद्धिदर, गैर व्यावसायिक तथा अनुत्पादक क्षेत्रमा अत्याधिक लगानी, वजेटको लक्ष्य अनुसार पुंजीगत खर्च हुन नसक्नु, बीमा बजारका बीचमा बढ्दो प्रतिस्पर्धा, बीमा सम्बन्धी जनचेतनाको कमी, पुनर्वीमकहरुले बीमा कम्पनीहरुलाई लगाएका नयां नयां शर्तहरुबाट पर्न सक्ने थप दायित्वलाई कम्पनीले प्रमुख चुनौतिको रुपमा विश्लेषण गरेको छ । नं २ (ख) मा उल्लेखित व्यवसायिक रणनीतिहरुको कार्यान्वयनद्वारा तथा उपरोक्त समस्या तथा चुनौतिहरु कम्पनीले सहज रुपमा समाधान गर्ने रणनीति लिएको छ ।

६. संस्थागत सुशासन

संस्थागत सुशासन राख्न कम्पनी सदैव प्रतिवद्ध रहेको छ । कम्पनीको कारोवार र संचालनमा व्यवसायिकता, पारदर्शिताबाट संस्थागत सुशासन निर्देशित हुने मान्यता कम्पनीको रहेको छ । प्रचलित कानून, बीमा समितिबाट जारी निर्देशिका, लेखापरिक्षकको सुझाव अनुसार कार्य सम्पादन गरिदै आएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य, र पूर्ण छन र लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाईएको छैन ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड

आ.व २०७६/७७ को दोस्रो त्रैमासिक (२०७६ पौष मसान्त) को वित्तीय परिणाम

		लेखा परिक्षण नभएको	लेखा परिक्षण नभएको	लेखा परिक्षण भएको
वासलात		(रकम रु. हजारमा)		
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.४ सम्म)	१,७५९,४५५	१,७२६,७२१	१,१२२,७१२
१.१	चुक्ता पूँजी	१,०९५,५३७	१,०१९,१०४	६१७,६३९
१.२	जगेडा तथा कोष	३२२,५२६	३९५,७९२	२७३,६०८
१.३	बीमा कोष	३४१,३९२	३११,८२४	२३१,४६५
१.४	तिर्न बाँकी दिर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.५ सम्म)	१,७५९,४५५	१,७२६,७२१	१,१२२,७१२
२.१	स्थिर सम्पत्ती (खुद)	७७,५३६	७९,३७८	६०,२७०
२.२	दिर्घकालिन लगानी तथा कर्जा	४६१,३४५	४०५,८५०	३८७,४००
२.३	खुद चालु सम्पत्ती (३-४)	१,२२०,५७४	१,२४१,४९२	६७५,०४२
२.४	अपलेखन वा समायोजन नभएको विविध खर्चहरू	-	-	-
२.५	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
३	चालु सम्पत्ति कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)	२,८०२,०९९	२,७१२,५०३	२,२११,२६५
३.१	नगद तथा बैंक मौज्दात	२९६,७३६	२३९,४३२	३१,८६०
३.२	अल्पकालिन लगानी तथा कर्जा	१,८०३,४११	१,७१०,४१९	१,५६५,३२५
३.३	अन्य सम्पत्ती	७०१,९५१	७६२,६५२	६१४,०८०
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	१,५८१,५२५	१,४७१,०१०	१,५३६,२२४
४.१	चालु दायित्व	३२७,६६८	३२६,४४८	५२०,०५०
४.२	असमाप्त जोखिम व्यवस्था	४०५,१६५	३६८,०८५	३१४,४८६
४.३	भुक्तानी हुन बाँकी दावी व्यवस्था	३७४,२६६	३६६,३३३	३४०,६८४
४.४	अन्य व्यवस्था	४७४,४२६	४१०,१४५	३६१,००४
नाफा नोक्सान हिसाब		(रकम रु. हजारमा)		
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	आम्दानी (१.१ देखि १.४ सम्म)	१४४,९६८	८५,१७३	१२५,२१६
१.१	आय व्यय हिसाबबाट सारेको नाफा/(नोक्सान)	७३,७७४	५२,२२६	७३,६०१
१.२	लगानी कर्जा तथा अन्यबाट आय	५६,११९	३२,७८२	५०,०४९
१.३	व्यवस्था फिर्ता	१४,३६२	-	-
१.४	अन्य आम्दानी	७१३	१६५	१,५६५
२	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.७ सम्म)	५७,५२१	३६,०३३	५१,९८२
२.१	व्यवस्थापन खर्च	११,८१२	५,८८३	९,६१४
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्चहरू	४८९	-	३६२
२.४	नोक्सानीको लागि व्यवस्था	-	-	-
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	१३,२६७	७,९२९	१०,४७६
२.७	आयकर	३१,९५४	२२,२२१	३१,५२९
३	खुद नाफा/नोक्सान (१-२)	८७,४४७	४९,१४१	७३,२३४

एकिकृत आय व्यय हिसाब				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	आय (१.१ देखि १.६ सम्म)	१,०१७,५५१	८४२,२९१	९०५,३३६
१.१	बीमाशुल्क (खुद)	३२१,९२६	१५८,५८३	२४०,१०१
१.२	पुनर्वीमा कमिशन आय	७८,६४८	४७,०३८	८१,९६५
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	३१,८९४	१६,३९८	३८,४६२
१.४	अन्य प्रत्यक्ष आय	-	-	-
१.५	त्रैमासिकको शुरुको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	३२२,३२८	३५७,६२९	३२४,९०२
१.६	त्रैमासिकको शुरुको असमाप्त जोखिम बापत व्यवस्था	२६२,७५६	२६२,६४३	२१९,९०५
२	व्यय (२.१ देखि २.८ सम्म)	९४३,७७७	७९०,०६४	८३१,७३४
२.१	दावी भुक्तानी (खुद)	७४,२८२	२७,८८५	९८,२७४
२.२	अभिकर्ता कमिशन	११,८३९	५,५४२	१३,७३१
२.३	पुनर्वीमा कमिशन खर्च	१,०४४	३०	८८
२.४	सेवा शुल्क (खुद)	३,२१९	१,५८६	२,४०१
२.५	अन्य प्रत्यक्ष खर्च	-	-	-
२.६	व्यवस्थापन खर्च	१०६,३०४	५२,९४६	८६,५२८
२.७	त्रैमासिकको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	३७४,२६६	३६६,३३३	३४०,६८४
२.८	त्रैमासिकको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था	३७२,८२३	३३५,७४२	२९०,०२८
३	नाफा नोक्सान हिसाबमा सारेको बचत/नोक्सान (१-२)	७३,७७४	५२,२२६	७३,६०१

अन्य विवरण				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा)	६२०,१४५	३२४,४७८	५६९,९७४
२	जारी बीमालेखको संख्या	८६,०८१	४२,७४९	७१,०९६
३	नविकरण गरिएको बीमालेखको संख्या	४,६८२	२,२०८	२,७३२
४	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	१३३,१७५	५३,२३९	१७२,३०४
५	कुल दावी भुक्तानी संख्यामा	१,५३८	४११	९२८
६	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	८६९,०३२	९७६,५८०	१,१३४,५४०
७	भुक्तानी हुन बाँकी दावी संख्यामा	२,४५३	२,६२६	१,९२३